

गाँउ खेलकुदविकास समिति गठन तथा सञ्चालनकार्यविधी, २०७५

प्रस्तावना: स्वास्थ्यको लागि खेलकुद चिचिला गाँउपालिकाको अभियान, स्वास्थ्य र सृजनशिल व्यक्ति चिचिला गाँउपालिकाको शान भन्ने मूलनारा सहित यस चिचिला गाँउपालिका क्षेत्रभित्र बसोवास गर्ने सम्पूर्ण गाँउवासीहरुलाई खेलकुद मार्फत स्वास्थ्य र सृजनशिल व्यक्ति व्यक्तियको रुपमा विकास गर्नको लागि चिचिलागाँउपालिका खेलकुद विकास समिति गठन र सञ्चालन कार्यविधी आवश्यक भएकोले यो “गाँउ खेलकुद विकास समिति गठन र सञ्चालनकार्यविधी, २०७५”पारीत गरिएको छ ।

१.संक्षिप्तनाम र प्रारम्भ: (१) यस कार्यविधीको नाम “गाँउ खेलकुद विकास समिति गठन तथा सञ्चालन कार्यविधी,२०७५” रहेको छ ।

(२) यो कार्यविधी तुरुन्तप्रारम्भ हुनेछ ।

२.परिभाषा र व्याख्या: विषयवा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधीमा:-

(क) “गाँउपालिका”भन्नाले चिचिला गाँउपालिका सम्झनुपर्दछ ।

(ख) “गाँउकार्यपालिका”भन्नाले चिचिलागाँउकार्यपालिका सम्झनुपर्दछ ।

(ग) “गाँउ प्रमुख”भन्नाले यस गाँउकार्यपालिकाको गाँउप्रमुख सम्झनुपर्दछ ।

(घ) “उपप्रमुख”भन्नाले यस गाँउकार्यपालिकाको उपप्रमुख सम्झनुपर्दछ ।

(ङ) “प्रमुखप्रशासकीयअधिकृत”भन्नाले यस गाँउकार्यपालिकाको कार्यालयको प्रमुखप्रशासकीयअधिकृत सम्झनुपर्दछ ।

(च) “गाँउ खेलकुदविकास समिति”भन्नाले यस कार्यविधीबमोजिमगाँउपालिकाद्वारा सञ्चालनहुने खेलकुदसँग सम्बन्धितक्रियाकलापहरुलाई नियमनतथाआवश्यक सुधारात्मककार्यहरु गर्नकालागिगरिएको समितिलाई सम्झनुपर्दछ ।

(छ) “वडा समिति”भन्नाले गाँउकार्यपालिकाको वडा समिति सम्झनुपर्दछ ।

(ज) “सभा”भन्नाले यस गाँउपालिकाको गाँउसभा सम्झनुपर्दछ ।

३. गाँउ खेलकुदविकास समिति गठन:तपशिलकाव्यक्तिहरु गाँउ खेलकुदविकास समितिमा सदस्यहरु हुन सक्नेछन् ≤-

क) चिचिलागाँउपालिकाको नागरिक,

ख) कुनै पनि फौजदारी अभियोग नलागेको,

ग) खेल क्षेत्र बुझेको वा खेल क्षेत्रलाई माया गर्ने ।

४. गाँउ खेलकुदविकास समितिमातपशिलकापदाधिकारीहरु रहने व्यवस्था रहेको छः-

क) गाँउप्रमुखले तोकेको एक अध्यक्ष,

ख) खेलकुद सम्बन्धितविषयगत क्षेत्र हेर्ने कार्यपालिकाको संयोजक,

ग) चिचिलागाँउपालिकाभित्रकामाध्यमिक विद्यालयहरुबाटप्रध्यानध्यापकमध्येबाट गाँउप्रमुखले तोकेको एक जना,

घ) खेल प्रेमीहरुमध्येबाट गाँउपालीकाले छनौट गरेको एक जनामहिला सदस्य,

ङ) चिचिलागाँउपालिकाभित्रको क्लबहरुबाट अध्यक्षहरुमध्येबाटचिचिलागाँउपालिकाले छनौट गरेको २ जना,

च) चिचिलागाँउपालिकाको प्रमुखप्रशासकीयअधिकृतले तोकेको एक जनाकर्मचारी सदस्य सचिव ।

३. गाँउ खेलकुदविकास समितिको कार्यहरु ≤-

(क) यस गाँउपालिकाबाट सञ्चालनगरिने विभिन्न खेलकुदक्रियाकलापहरुको सञ्चालन, नियमन, प्रवद्र्धन लगायतकाकार्य गर्ने,

(ख)गाँउ क्षेत्रभित्र सञ्चालनगरिने खेलकुदहरुको पहिचान गरी गाँउकार्यपालिकामा पेश गर्ने,

(ग) खेलकुदको माध्यमबाट सम्पूर्ण गाँउवासीलाई एकिकृत गर्ने,

(घ)गाँउपालिकाको तर्फबाट प्रतिनिधित्व गरी अन्यकुनै ठाँउमा गई खेलकुदक्रियाकलापमा सहभागिहुनजाँदाव्यवस्थापनगर्ने,

(ङ)वार्षिक कार्यक्रमबनाई विभिन्न खेलकुदको आयोजनातथा सञ्चालनगर्ने,

(च)गाँउ खेलकुदविकास समितिले वार्षिक रुपमाकम्तिमा२ वटा गाँउस्तरिय, कम्तिमा ३ वटा विद्यालयस्तर खेलकुदआयोजनातथा सञ्चालनगर्नुपर्नेछ, भने अन्यविभिन्न खेलकुद सम्बन्धिक्रियाकलापहरु गर्न गराउन सक्नेछ ।

४. खेलकुदप्रकृयाः(१)वार्षिक योजनामानपरेको कुनै पनि खेलकुदतत्कालआयोजनातथा सञ्चालनगर्न आवश्यक परेमा रु ५०,०००।-(अक्षरुपी रु पचास हजार) सम्मखर्च व्योहोर्ने कार्यक्रमको लागिगाँउप्रमुखको निर्णयद्वारा हुने,

(२) रु पचार हजार देखि दुई लाख सम्मको खर्च हुने खेलकुदकार्यक्रमको लागिगाँउ खेलकुदविकास समितिको सिफारिसमागाँउ प्रमुखको निर्णयद्वारा,

(३) रु २,००,०००।—दुई लाखभन्दा बढी कुनैपनि खेलकुदकार्यक्रमआयोजनातथा सञ्चालनगर्न आवश्यक परेमागाँउकार्यपालिका द्वारा निर्णय गर्नुपर्नेछ ।

५.प्रतिवेदन पेश गर्नुपर्ने ःगाँउ खेलकुदविकास समितिले आफ्नो सम्पूर्ण कार्यक्रमको अर्धवार्षिक रुपमागाँउसभामाप्रतिवेदन पेश गर्नुपर्नेछ ।

६. खेलकुदविकास सतितिले पालनागर्नुपर्ने पूर्वशर्त ः

(क) खेलकुदविकास समितिले गाँउपालिकाद्वारा गरिएको निर्णयहरु पालनागर्नुपर्ने,

(ख) कुनै पनि खेलकुदकार्य आयोजनातथा सञ्चालनगर्न आवश्यक परेमा प्रस्तावाना सहितगाँउपालिकामा पेश गर्नुपर्ने,

(ग) गाँउ खेलकुदविकास समितिले आयोजनातथा सञ्चालनगर्ने खेलकुदहरु गतिविधिहरु सामाजिक सौहार्द्रधपुण रुपमा, आर्थिक मितव्ययीताएवं सबैलाई समेट्न सक्ने गरी चुस्त दुरुस्त रुपमागर्नुपर्नेछ,

(घ) आर्थिक गतिविधिहरु पारदर्शि, उत्तरदायी र जवाफदेहीप्रकारको हुनुपर्नेछ,

(ङ) वार्षिक लेखापरीक्षणको व्यवस्था भै आधिकारिक निकायबाट सो अनुसार लेखापरीक्षण गरेको ।

७.प्राप्तआर्थिक सहायताको तोकिएको प्रयोजनमाखर्च गर्नुपर्ने:यस गाँउपालिकाबाट जुनप्रयोजनकालागि जे जति रकमविनियोजन भएको हो सोहीप्रयोजनमाखर्च गर्नुपर्नेछ ।

९. यसै कार्यविधीबमोजिमभए गरेको मानिने ः:यसअघि यस गाँउपालिकाबाट खेलकुद क्षेत्रमाविनियोजन गरिएका रकम समेत यसै कार्यविधीबमोजिमभए गरेको मानिनेछ ।

१०.कार्यविधीको व्याख्या संशोधनतथा अनुसूची थपघट:यस कार्यविधीको आवश्यकव्याख्या,संशोधनतथा अनुसूची थपघट गाँउकार्यपालिकाले गर्नेछ ।